

विनियोजन ऐन, २०७५

देवचुली नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को सेवा र कार्यहरूको लागि स्थानीयसञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति: २०७५/०३/२२

प्रमाणिकरण मिति: २०७५/०३/२४

प्रस्तावना: देवचुली नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको सविधानको धारा २२९ को उप-धारा (२) बमोजिम नगर सभाले यो ऐन बनाएको छ।

१. सक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “देवचुली नगरपालिकाको विनियोजन ऐन, २०७५” रहेको छ।

(२) यो ऐन २०७५/०४/०१ बाट प्रारम्भ हुनेछ।

२. आर्थिक वर्ष २०७५/०७६ का निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०७५/०७६ का निमित्त नगरकाय 'पालिका, वडा समिति', विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालु खर्च, पुँजिगत खर्च र वित्तीयव्यवस्थाको रकम समेत गरी जम्मा रकम रु .५२,६५,४८,०११.०० (रु बाउन्न करोड पैसठ्ठी लाख अटचालिस हजार एघार मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७५/०७६ को निमित्त देवचुली नगरपालिका नगर कार्यपालिकाको, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ।

(२) उपदफा (१) मा अनुसूची कुरा लेखिएको भए तापनि काय 'पालिका, वडा समिति' र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ। यसरी रकम सादाँ एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ। पुँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम

साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालु खर्च शीर्षकतर्फ सार्न र बित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पुँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्कोस्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकका जम्मा स्वीकृत रकमको २० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा नगर सभाको स्वीकृतिलिनुपर्नेछ ।

अनुसूचि-१

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

सञ्चित कोषबाट विनियोजित रकम

क्र.स.	अनुदान सख्या	शीर्षकको नाम	चालु खर्च	पुँजिगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	नगर कार्यपालिका	देवचुली नगरपालिका	३७,८६,१०,०००.००	१४,७९,३८,०११.००	-	५२,६५,४८,०११.००
२	वडा समिति	-	-	-	-	-
३	बिषयगत शाखा	-	-	-	-	-
४	ऋणको सावा व्याज भुक्तानी	-	-	-	-	-
५	लगानी (शेयर/ऋण)	-	-	-	-	-
	जम्मा		३७,८६,१०,०००.००	१४,७९,३८,०११.००	-	५२,६५,४८,०११.००

नोट: चालु खर्च शीर्षकमा सशर्त अनुदानको रकम समेत समावेश गरिएको ।